

१. जे-एलर्टको देशभरी एकैचोटी जानकारी प्रसारण परिक्षण बारे जानकारी !

यहि फेब्रुअरी महिनाको १९ तारिक बुधबारका दिन, बिहान ११ बजेतिर, तत्काल चेतावनी सिस्टमको लोकप्रिय नाम (जे-एलर्ट)को प्रशिक्षण संचालन गरिने भएकोछ ।

प्रसारण गरिने विवरण चाँही, पहिले झन्कार बजेर “कोरे वा जे-आरा-तोनो तेसुतो देसु” भनेर घोषणा गरिनेछ । त्यसपछि, फेरी झंकार बजेर परिक्षण सम्पन्न हुनेछ ।

यो प्रसारण, शहरका १८५ ओटा स्थानहरुमा भएका आउटडोर स्पीकर बाट सुन्न सकिनेछ । FM कुलाला ८५७ बाट पनि, तत्कालको प्रसारणलाई बिचमै रोकेर उक्त जे-एलर्टको घोषणा प्रसारण गरिनेछ । यस बाहेक, प्रकोप सूचक रेडियो भएका व्यक्तिहरुको रेडियोमा, यो प्रसारण स्वचालित रूपमा बज्नेछ ।

जे-एलर्ट भनेको, ठूलो खालका प्राकृतिक प्रकोप तथा ब्यालिस्टिक मिसाइल आक्रमण आदिको आपतकालीन जानकारी जापान देशभरि सबैलाई, तत्कालै प्रसारण गर्ने सिस्टम हो ।

सम्पूर्ण महानुभावहरुको समझदारी र सहयोगको लागि अनुरोध गरिन्छ ।

२. “ड्राइभ गर्दै” निषेधको दण्ड सजायलाई अझ कडा बनाईएको बारे जानकारी !**कूल-बिज !**

सन् २०१९ सालको डिसेम्बर महिना देखि सडक यातायात कानूनमा संशोधन गरिएकोछ ।

गाडी चलाउँदै स्मार्ट तथा मोबाइल फोन आदि चलाउने, कार-नाभी तथा टेलिभिजनलाई घोरिएर हेर्ने जस्ता र अन्य “ड्राइभ गर्दै” गरिने क्रियाकलाप विरुद्ध, हुने दण्ड सजाय अझ कडा गरिएको जानकारी गराईन्छ ।

मोबाइल फोन प्रयोग गरेमा हुने दण्ड सजाय, ६ महिना सम्मको कैद अथवा १ लाख येन सम्म जरिवाना कायम गरिएकोछ । साधारण वाहन भएमा, बेइमानी जरिवाना वापत थप १८,००० येन र नियम उलंघन वापतको प्वाईन्ट ३ कायम गरिएको छ ।

यस्ता क्रियाकलापद्वारा, यातायातमा खतरा उत्पन्न गराएवापतको दण्ड सजाय, १ बर्ष सम्म कैद अथवा ३ लाख येन सम्म जरिवाना हुनेछ । यसमा सबै प्रकारका वाहनहरु बेइमानी जरिवाना प्रणाली बाहिर भएपनि दण्डको अधीनमा पर्दछन् । र नियम उलंघन वापतको प्वाईन्ट ६ हुने हुनाले, सवारी चालक प्रमाणपत्र निलम्बन गरिन्छ ।

“ड्राइभ गर्दै” कुनैकाम गर्नु भनेको, दुर्घटना निम्त्याउन सक्ने क्रियाकलापहरु हुने हुनाले, बिल्कुलै बन्द गरौं ।

3. विदेशी बासिन्दाहरूको लागि परामर्श डेस्कको विस्तार बारे जानकारी !

तोचिगी नगरको कोउर्यूउक्यौकाईमा, नगर भित्र बसोबास गरिरहेका सबै विदेशी बासिन्दाहरूको समस्या तथा चिन्ताका बिषयहरूको समाधानको लागि, संचार भाषाहरूको वृद्धि गरि परामर्श डेस्कको स्थापना गरिएकोछ ।

परामर्श गर्न सकिने बिषयहरूमा, निवास प्रक्रिया, पेन्सन, कर, बीमा, उपचार, रोजगार, श्रम, सुत्केरी, बाल पालन-पोषण, बच्चाको शिक्षा, जापानी भाषा अध्ययन आदि पर्दछन् ।

अध्यागमन विभागमा पेश गरिने कागजातहरू जस्तै, ज्युउमिन्ट्योउ, जन्म दर्ता प्रमाणपत्र, विवाह प्रमाणपत्र आदिहरूको अनुवाद पनि गरिन्छ ।

संचार गर्नसकिने भाषाहरूमा, जापानी, अंग्रेजी, चिनी, स्पेनी, पोर्तुगिज, तागालोग (फिलिपिनी) नेपाली, थाई, कोरियन, सिन्हाला (श्रीलंकाली) आदि हुन् । अन्य भाषाहरूको बारेमा, अनुवाद मेशिनको प्रयोग गरि संचार गरिन्छ ।

परामर्श गर्ने तरिका, परामर्श डेस्कमा र फोन बाट दुबै ।

परामर्श गर्ने दिन, सोमबार देखि शुक्रबार सम्म, बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म ।

परामर्श शुल्क, निःशुल्क र व्यक्तिगत जानकारी गोप्य राखिने ।

कृपया, यो सुविधाको उपयोग गर्नुहोला ।